

मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि, २०७८

प्रस्तावना: मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी कर्णाली प्रदेश सरकारले यो कार्यविधि बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस कार्यविधिको नाम "मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि, २०७८" रहेको छ।

(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ।

२. **मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ को दफा ७ मा संशोधन:** मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ (यसपछि "मूल कार्यविधि" भनिएको) को दफा ७ को उपदफा (१) को खण्ड (ग) झिकिएको छ।

३. **मूल कार्यविधिको दफा १० मा संशोधन:** मूल कार्यविधिको दफा १० को खण्ड (क) झिकिएको छ।

४. **मूल कार्यविधिको दफा ११ मा संशोधन:** मूल कार्यविधिको दफा ११ को खण्ड (क) झिकिएको छ।

५. **मूल कार्यविधिको दफा १२ मा संशोधन:** मूल कार्यविधिको दफा १२ को खण्ड (घ) र (ङ) को सट्टा देहायका खण्ड (घ) र (ङ) राखिएका छन्:-

"(घ) लाभग्राहीले आफूहरूमध्येबाट सर्वसम्मत् रूपमा छनौट गरेका तीनजना व्यक्ति - सदस्य

(ङ) लाभग्राहीले आफूहरूमध्येबाट सर्वसम्मत् रूपमा छनौट गरेको व्यक्ति - सदस्य-सचिव"

६. **मूल कार्यविधिमा दफा २२क. र २२ख. थप:** मूल कार्यविधिको दफा २२ पछि देहायका दफा २२क. र २२ख. थपिएका छन्:-

"२२क. **कार्यक्रमको निरन्तरता:** कार्यक्रम आगामी आर्थिक वर्षमा निरन्तर रूपमा सञ्चालन हुनेछ। त्यसको लागि कर्णाली प्रदेश सरकारले आवश्यक बजेट व्यवस्था गर्नेछ र सोको कार्यक्रमगत तयारी तथा व्यवस्थापन गर्ने जिम्मेवारी उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय एवम् मन्त्रालयको हुनेछ।

२२ख. **कार्यक्रम सहजकर्ता वा परिचालक नियुक्त गर्न सक्ने:** कार्यालयले कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रयोजनका लागि कार्यालयमा दक्ष जनशक्ति नभएको वा अभाव भएको अवस्थामा दफा १५ बमोजिमको सञ्चालन खर्चमा व्ययभार हुने गरी दफा ७ बमोजिमको समितिबाट

निर्धारित शर्तको अधीनमा रही प्रचलित कानून बमोजिम छोटो समयवाधिको लागि एक जना कार्यक्रम सहजकर्ता वा परिचालक नियुक्त गर्न सक्नेछ । "

७. मूल कार्यविधिको अनुसूचीमा संशोधन: मूल कार्यविधिको अनुसूची-२, ३ र ५ मा रहेका "दुई पक्ष बीचमा सामान्य विवाद भएमा आपसी सहमतिमा समाधान गरिनेछ । " भन्ने शब्दहरू झिकिएका छन् ।